

नेपाल सरकार
युवा तथा खेलकुद मन्त्रालय
सिंहदरबार, काठमाडौं ।

भारतीय युवा प्रतिनिधिमण्डलको नेपाल भ्रमणका लागि आन्तरिक हवाई टिकट, पर्यटक बस, होटलबास लगायत भ्रमण व्यवस्थापन गर्ने कार्यको बोलपत्र आह्वानको सूचना

(प्रथम पटक सूचना प्रकाशित मिति २०७४।०६।२४)

यस मन्त्रालयको लागि आ.व. २०७४/७५ को वार्षिक कार्यक्रम अनुसार युवा अनुभव आदानप्रदान कार्यक्रम संचालन गर्न आवश्यक पर्ने तपसील बमोजिमको कार्यको लागि सेवा खरीद गर्न प्रचलित खरीद ऐन तथा नियमावली अनुसार यो बोलपत्र आह्वानको सूचना प्रकाशित गरिएको छ ।

१. बोलपत्रदाताले पालना गर्नुपर्ने सर्तहरू बोलपत्र फाराममा उल्लेख गरिएको छ ।
२. प्रकाशित सूचना बमोजिमको बोलपत्र विद्युतीय खरिद प्रणालीद्वारा पनि PPMO को website: www.bolpatra.gov.np मार्फत पेश गर्न सकिने व्यवस्था गरिएको छ । विद्युतीय खरिद प्रणाली मार्फत पेश गरिने बोलपत्रको साथमा आवश्यक पर्ने सबै कागजातहरू तथा बोलपत्र दस्तुर एभरेष्ट बैंक सिंहदरबारमा रहेको राजश्व खाता नं. ५२०१२६५ को राजश्व शिर्षक नं. १४२२७ कार्यालय कोड नं. २७-३४३-०१ मा दाखिला गरिएको भौचर समेतको प्रमाणित गरी Scan copy Submit गर्नुपर्ने छ र सक्कल प्रति नियमानुसार पछि पेश गर्नु पर्ने छ ।
३. तोकिएको दस्तुर तिरी यस मन्त्रालयको भण्डार फाँट र कोष तथा लेखा नियन्त्रक कार्यालय, सिंहदरवार, काठमाडौंवाट मिति २०७४/०७/२२ गतेको कार्यालय समयभित्र बोलपत्र फाराम खरिद गर्न सकिनेछ । बोलपत्र फाराम खरीदका लागि निवेदकले आ.व. २०७४/७५ का लागि नविकरण गरेको सम्बन्धित कामको इजाजत प्राप्त फर्म वा कम्पनी दर्ता, स्थायी लेखा नं. दर्ता, मु.अ.कर दर्ता आदिको प्रमाणपत्र तथा आ.व. २०७३/७४ को कर चुक्ता प्रमाणपत्रको नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपिहरू पेश गर्नुपर्नेछ ।
४. बोलपत्र खरिदकर्ताले आफूले खरिद गरेको बोलपत्र फाराम भरी मिति २०७४/०७/२३ गते दिनको १२.०० बजेसम्म युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबार, काठमाडौंमा दर्ता गरिसक्नु पर्नेछ । प्राप्त बोलपत्रहरू सोही दिन दिनको २.०० बजे बोलपत्रदाता वा निजको प्रतिनिधिहरूको रोहवरमा वा अनुपस्थितिमा पनि यस मन्त्रालयमा खोलिनेछ ।
५. बोलपत्र खरिद गर्ने तथा पेश गर्ने अन्तिम दिनमा सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुल्ने दिनलाई बोलपत्र खरिद गर्ने तथा पेश गर्ने अन्तिम दिन कायम गरिनेछ ।
६. बोलपत्रको मान्य अवधि ९० दिनको हुनेछ ।
७. बोलपत्र पेश गर्दा लाग्ने जमानत वापत रु. १,७४,०००।- श्री कोष तथा लेखा नियन्त्रक कार्यालय, सिंहदरवार, काठमाडौंको एभरेष्ट बैंक, सिंहदरवारमा रहेको धरौटी खाता नं. १३५००१ (कार्यालय कोड नं. २७-३४३-०१) मा यस मन्त्रालयको प्रयोजनका लागि जम्मा गरेको

सक्कल भौचर अथवा यस मन्त्रालयको नाममा नेपाल सरकारबाट मान्यता प्राप्त भएको 'क' वर्गको वाणिज्य बैंकले जारी गरेको बैंक ग्यारेन्टी (बीड बण्ड) बोलपत्रका साथ पेश गर्नु पर्नेछ । पेश गरिएको बैंक ग्यारेन्टी बोलपत्र पेश गर्ने अन्तिम मितिबाट कम्तिमा १२० (एक सय बीस) दिन म्याद भएको हुनुपर्नेछ ।

८. बोलपत्रदाताले खरीद कारवाहीमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरीद कारवाही आफ्नो स्वार्थ नबाझिएको र सम्बन्धित पेशा वा व्यवसाय सम्बन्धी कसुरमा आफुले सजाय नपाएको भनी लिखित रुपमा गरेको घोषणा सहित संलग्न गरी बोलपत्र पेश गर्नुपर्नेछ।
९. बोलपत्रदाताले बोलपत्र पेश गर्दा बोलपत्र फाराम भरी खामको बाहिरपट्टी कार्यक्रमको नाम लेखी सिलवन्दी भएको हुनुपर्नेछ ।
१०. रीत नपुगेको वा तोकिएको म्यादभित्र प्राप्त नभएको बोलपत्र उपर कुनै कारवाही गरिने छैन ।
११. बोलपत्र पूरा वा आंशिक रुपमा स्वीकार गर्ने वा रद्द गर्ने सम्पूर्ण अधिकार यस मन्त्रालयमा सुरक्षित रहनेछ ।
१२. यसमा उल्लेख नभएका अन्य विषयहरु सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम हुनेछ ।
१३. यस सम्बन्धी विस्तृत जानकारीका लागि कार्यालय समयभित्र उपस्थित भई यस मन्त्रालयबाट वा फोन नं. ०१-४२००५५३ मा सम्पर्क गरी बुझ्न सकिनेछ र मन्त्रालयको वेवसाइट www.moys.gov.np मा पनि हेर्न सकिनेछ ।

तपशिल

क्र स.	विवरण	प्रस्ता वित संख्या	प्रस्तावि त मिति	जमानत रकम	बोलपत्र दस्तुर (फिर्ता नहुने गरी)
१	भारतीय युवा प्रतिनिधिमण्डलको ७ दिने नेपाल भ्रमणका लागि भ्रमण व्यवस्थापन गर्ने ।(आन्तरिक हवाई टिकट, बस, होटल बास लगायत आवश्यक पक्षहरु)	५०	आ.व. २०७४/७५	रु.१,७४,०००। -	रु.३०००।-